

पुर्व श्री छ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नव वर्ष २०७८ को सूखद उपलक्ष्यमा बक्सेको शुभकामना ।

नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,

आज हामी अर्को नयां वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौं । सदा झैं हामी नेपाल भित्र र विश्वका विभिन्न भुभागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समृन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दैछौं ।

हरेक तिथि बार बित्दै जांदा नयां वर्ष आउंदै जान्छ, स्वभावत हरेक नयां वर्षमा सूख, सम्मृन्नति, शान्ति र सन्तूष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय वित्दै जांदा ती सबै आशा, अभिलाषा चकनाचुर हुंदै जान्छन् । कालक्रममा यस्तो हुनू हून्न र नेपाली जनताको आकांक्षा पुरा हुंदै जानू पर्दछ भन्ने हाम्रो कामना हो ।

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनू पर्दछ । यसका निम्ति आपसी भांडभैलो अनमेल र द्वन्दको अन्त हुनू पर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनू पर्दछ । हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहार सूसार गर्नु र सजाउनू छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानू छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्नै जानू पर्ने आवश्यकता हो । टाठाबाठा मात्र सूखी सम्पन्न सूविधाभोगी हुंदै जाने अरु निमूखा सर्व साधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ ।

नेपाली हामी पूmटेर होइन, शक्ति संरक्षण गरौं जूटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले

हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हूनू पर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हूनू अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गऱ्थौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाद् बाहिर आउनै पर्दछ । मेची महाकाली देश बचाउने हाम्रो नेपाली । नेपाल हाम्रो पहिचान हो . सनातन हाम्रो संस्कार हो । न जाती न भाषा, सबै नेपालीको एउटै आशा । पहाडका गाउं गाउंमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फांटहरुलाई भूमलाउं र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं ।

यिनै भावनाकासाथ नयाँ वर्ष साच्चिकै नयाँ रहोस् । नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।